


हलेसी तुवाचुङ नगरपालिकाको भारी सवारी साधन संचालन तथा व्यवस्थापन
कार्यविधि, २०७५



स्वीकृत मिति : २०७५/०३/२९

हलेसी तुवाचुड नगरपालिकाको विकास निर्माण, सरसफाई तथा खानेपानीको कार्यभार एवं भुमिकालाई जनहितमा व्यवस्थापन गर्नको लागि भारी सवारीसाधनहरु लोडर, ट्याक्टर संचालन तथा दिगो विकास गर्दै लैजाने वान्छनीय भएकोले स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम कार्यविधि बनाई जारी गरिएको हो।

परिभाषा : क) "कार्यालय" भन्नाले नगर कार्यपालिकाको कार्यालय, हलेसी तुवाचुड नगरपालिकालाई बुझाउने छ।

ख) "भारी सवारी साधन" भन्नाले लोडर, ट्याक्टर भन्ने बुझ्ने पर्दछ।

१. **संक्षिप्त नाम र प्रारम्भ :** क) यस कार्यविधिको नाम भारी सवारी साधन संचालन तथा व्यवस्थापन कार्यविधि, २०७५ रहनेछ।

२. **भारी सवारी साधनको प्रयोग, भाडा दर र समय सम्बन्धि व्यवस्था :**

क) भारी सवारीसाधन संचालन तथा प्रयोग नगरपालिकाको आन्तरिक कार्य तथा अन्य शूलक लिई भाडामा समेत लगाउन सक्नेछ।

ख) भारी सवारीसाधनको ढुवानी वापत र भाडामा लगाउने दर रेट राजस्व परामर्श समितिको बैठकले निर्णय गरेको दर रेट अनुसार हुनेछ।

ग) भाडा निर्धारण गर्दा साधन कार्यालयबाट निकालेको समय र कार्यालय भित्र आएको समयलाई आधारमानि घण्टा निर्धारण गरिनेछ।

घ) चालकले भाडा प्रयोग भएको समयको लगबुक भरी कार्यालयमा बुझाउनु पर्नेछ।

ड) चालकको सेवा सुविधा तथा अन्य व्यवस्था कार्यालयले गर्नेछ।

च) ट्याक्टरबाट हप्तामा २ बार(शनिवार र मंगलवार) फोहोर उठाउन र अन्य बारमा खानेपानी वितरण तथा यस नगरपालिका अन्तर्गतका विभिन्न कार्यालयहरुमा सामान ढुवानी गर्नको लागि आवश्यकतानुसार प्रयोग गरिनेछ।

भारी सवारीसाधनको प्रयोग सम्बन्धि अन्य व्यवस्था

क) सवारी साधन भाडामा लैजादा प्रयोगकर्ताले अग्रिम शूलक बुझाई वा धरौटी राखी लानु पर्नेछ।

ख) भारी सवारी साधनको प्रयोग नगरपालिका क्षेत्र भित्र मात्र गरिनेछ।

ग) भारी सवारीसाधनको संरक्षण तथा व्यवस्थापनको जिम्मा कार्यालयको हुनेछ।

घ) सवारीसाधनका चालक तथा सहचालकको व्यवस्था कार्यालयले गर्नेछ।

ड) भारी सवारीसाधन भाडामा प्रयोग गर्दा नगरपालिकाको विकासमा प्रत्यक्ष प्रभाव पार्ने योजना वा नगरको कार्यक्षेत्रमा हेन कार्यमा प्रयोग गर्न दिईनेछ।

३. खारेजी तथा बचाउ :

क) यस कार्यालयमा उल्लेख नभएको विषयमा कार्यविधिको भावना प्रतिकुल नहुने गरी कार्यालयले व्यवस्थापन गर्न सक्नेछ।

ख) माथि उल्लेख भए बमोजिम बाहेक अन्यको हकमा प्रचलित ऐन कानून तथा नगरकार्यपालिकाको निर्णय बमोजिम हुनेछ।

हलेसी तुवाचुड नगरपालिका